

२.२.१

## रामेछाप नगरकार्यपालिकाको (कार्य विभाजन) नियमावली, २०७४

नगर कार्यपालिकागाट स्वीकृत मिति:- २०७४/०३/०७

प्रथम संशोधन मिति: २०७७/०३/०९

### प्रस्तावना

नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी रामेछाप नगरपालिकाको नगरकार्यपालिकाले आफ्नो कार्य विभाजनका लागि मिति २०७४/०३/१७ को निर्णय अनुसार स्विकृत भएको "रामेछाप नगरकार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४" मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ बमोजिम समसामयिक संशोधन तथा परिमार्जन गरी देहायका नियमहरु बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस नियमावलीको नाम "रामेछाप नगरकार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४", प्रथम संशोधन २०७७/०३/०९" रहेको छ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा-

- (क) "प्रमुख" भन्नाले रामेछाप नगरकार्यपालिकाको प्रमुख सम्भनु पर्छ।  
(ख) "उपप्रमुख" भन्नाले रामेछाप नगरकार्यपालिकाको उपप्रमुख सम्भनुपर्छ।  
(ग) "कार्यपालिका" भन्नाले रामेछाप नगरपालिकाको नगर कार्यपालिका सम्भनुपर्छ।  
(घ) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भनुपर्छ।  
(ड) "नगरपालिका" भन्नाले रामेछाप नगरपालिका सम्भनु पर्छ।  
(च) "विषयगत शाखा" भन्नाले रामेछाप नगर कार्यपालिका अन्तरगतको विषयगत शाखा, उपशाखा, कार्यालय वा इकाईलाई सम्भनुपर्छ। यस शब्दले संविधान बमोजिम नगरपालिकालाई तोकिएको कार्यसम्पादन गर्नका लागि नगर कार्यपालिका अन्तर्गत रहने शिक्षा, स्वास्थ्य, कृषि, वन, पशुपत्रिकास जस्ता विषयक्षेत्रगत कार्यालय वा उपशाखा वा इकाईलाई समेत सम्भनु पर्छ।  
(छ) "वडा सचिव" भन्नाले नगरपालिकाको वडा कार्यालयको प्रशासकीय प्रमुखको रूपमा कामकाज गर्न तोकिएको वडासचिव सम्भनुपर्छ।  
(ज) "वडा समिति" भन्नाले नगरपालिकाको वडा समिति सम्भनु पर्छ।  
(झ) "सदस्य" भन्नाले नगरकार्यपालिकाको सदस्य सम्भनु पर्छ। सो शब्दले नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष समेतलाई जनाउनेछ।  
(ञ) "सभा" भन्नाले रामेछाप नगरपालिकाको नगरसभालाई सम्भनुपर्छ।

३. **कार्य सम्पादन:** (१) नगर कार्यपालिकाको कार्य सम्पादन नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालय एवं विषयगत शाखा, उप-शाखा, कार्यालय वा इकाईको विवरण अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ।

- (२) नगर कार्यपालिकाको स्वीकृत संगठन संरचना र अन्तर्गत रहने विषयगत शाखा, उप-शाखा, कार्यालय वा इकाईको विवरण अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ।  
(३) उपनियम (२) बमोजिमका विषयगत शाखा, उप-शाखा र कार्यालयहरुमा रहने शाखागत दरबन्दी नगर सभाले र कार्य विवरण नगर कार्यपालिकाले स्वीकृत गरे बमोजिम हुनेछ।

- ४) उपनियम (२) बमोजिम नगर कार्यपालिकाको कार्यालय र अन्तरगत रहने शाखा, उप-शाखा र कार्यालयहरुमा रहने कर्मचारीहरुको कुल तहगत दरबन्दी संख्या अनुसूची-७ बमोजिम हुनेछ।

४. **कार्य विभाजन:** (१) नगर कार्यपालिकाको कार्यालय अन्तरगतका विषयगत शाखा, उप-शाखाहरुबाट सम्पादन हुने कार्यहरुको लागि संरचनागत कार्य विवरण अनुसूची-२ बमोजिम हुनेछ।

- (२) नगर कार्यपालिकाले उपनियम (१) बमोजिमको विषयगत शाखा, उप-शाखाको काममा आवश्यकता अनुसार हेरफेर वा थपघट गर्न सक्नेछ।


- (३) वडा समितिबाट सम्पादन हुने कार्य अनुसूची-३ बमोजिम हुनेछ।

- (४) प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार अनुसूची- ४ बमोजिम हुनेछ ।
- (५) प्रमुखले विषयगत क्षेत्रको कार्यको लागि कार्यपालिकाको कुनै सदस्यलाई निजले गर्ने कार्यको क्षेत्राधिकार समेत तोकी जिम्मेवारी दिन सम्भेष्ट ।
- (६) कार्यपालिकाले आफ्झो कार्यसम्पादनका लागि अनुसूची - ५ बमोजिमको विषयगत समिति गठन गरी कुनै सदस्यको संयोजकत्वमा त्यस्तो समितिको कार्यक्षेत्र तोकी जिम्मेवारी दिन सम्भेष्ट ।
- (७) नगर कार्यपालिकाको कार्यालय अन्तरगर रहने शाखा, उप-शाखा र कार्यालयहरूमा रहने कर्मचारी दरबन्दी विवरण अनुसूची- ६ बमोजिम हुने छ ।
५. **जिम्मेवारी तथा उत्तरदायित्वः**: (१) नगर कार्यपालिकाबाट सम्पादन भएका कामका लागि प्रमुख तथा सदस्यहरु सामुहिक रूपमा नगरसभाप्रति उत्तरदायी हुनेछन् ।
- (२) नगर कार्यपालिकाका सदस्यहरु आफूलाई तोकिएको कार्यका लागि व्यक्तिगत रूपमा कार्यपालिका तथा प्रमुखप्रति उत्तरदायी हुनेछन् ।
- (३) विषयगत समितिबाट सम्पादन हुने कामका लागि समितिका संयोजक तथा सदस्यहरु सामुहिक रूपमा कार्यपालिकाप्रति उत्तरदायी हुनेछन् ।
- (४) वडा अध्यक्ष आफूले गर्ने कामका लागि कार्यपालिका, प्रमुख तथा वडा समिति प्रति र वडा समितिबाट गरिने कामका लागि सामुहिक रूपमा कार्यपालिका र सभाप्रति उत्तरदायी हुनेछ ।
- (५) नगर कार्यपालिकाको कार्यालय र अन्तरगतका शाखा, उप-शाखाहरूबाट सम्पादन हुने कामका लागि सहायक कर्मचारीहरु उप-शाखा प्रमुख प्रति, उप-शाखा प्रमुख शाखा प्रमुख प्रति, शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत प्रति र प्रमुख प्रशासकीय अधिकृत प्रमुख, कार्यपालिका र नगर सभा प्रति उत्तरदायी हुनेछन् ।
६. **अधिकार प्रत्यायोजनः**: (१) नगर सभाले आफुलाई प्राप्त अधिकारमध्ये केही अधिकार नगर कार्यपालिकालाई, नगर कार्यपालिकाले आफुलाई प्राप्त अधिकारमध्ये केही अधिकार प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य तथा मातहतका समिति, उपसमिति वा प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गर्न सम्भेष्ट ।
- (२) प्रमुखले आफुलाई प्राप्त अधिकारमध्ये केही अधिकार उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत वा कुनै कार्यपालिका सदस्यलाई प्रत्यायोजन गर्न सम्भेष्ट ।
- (३) वडा समिति वा वडा अध्यक्षले आफुलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा वडा सचिवलाई प्रत्यायोजन गर्न सम्भेष्ट ।
- (४) प्रमुख प्रशासकीय अधिकृतले आफुलाई प्राप्त अधिकारहरु मध्ये केहि अधिकार कामको प्रकृति अनुसार सम्बन्धित शाखा प्रमुखलाई प्रत्यायोजन गर्न सम्भेष्ट ।
७. **थपघट, हेरफेर वा संशोधनः**: (१) कार्यपालिकाले यस नियमावलीलाई आवश्यकता अनुसार थपघट वा हेरफेर वा संशोधन गर्न सम्भेष्ट ।
- (२) कार्यपालिकाले उपनियम (१) बमोजिम अनुसूचीमा थपघट वा हेरफेर वा संशोधन गरेको विषयको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।
८. **बाधा अड्काउ फुकाऊ** : यो नियम कार्यान्वयनको सम्बन्धमा कुनै बाधा अड्काउ परेमा यस नियमावलीको भावनाको प्रतिकूल नहुने गरी कार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक व्यवस्था गर्न सम्भेष्ट ।
९. **यसै बमोजिम भए गरेको मानिने**: यो नियमावली स्वीकृत हुनुपूर्व नगर कार्यपालिकाबाट सम्पादन भएका कार्यहरु यसै नियमावली अनुरूप भए गरेको मानिनेछ ।

अनुसूची - १

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

संगठन संरचना



अन्तसूची - २

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

## बिषयगत शाखाको कार्य विभाजन

## १. प्रशासन, योजना तथा अनुगमन शाखा

## १.१ सामान्य प्रशासन, जनसक्ति विकास तथा सम्पत्ति व्यवस्थापन उपशाखा

### सामान्य प्रशासन, जनसक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- नगरपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबद्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दा आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।
- वडा तहसँगको सम्पर्क र समन्वय
- पत्राचार, सभा, समारोह, शिष्टाचार
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दा आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

### सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापन

- नगरपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन
- नगरपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख
- नगरपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- नगरपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

### गैर सरकारी संस्था परिचालन, समन्वय र नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता,
- नवीकरण तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रस्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

### नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
  - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
  - सम्पत्तिको संरक्षण,
  - नगरपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
  - स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
  - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
  - नगर बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,

- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्टि जागा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन
- निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

## १.२ योजना, अनुगमन तथा तथ्यांक उप-शाखा

### योजना

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- बार्थिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
- स्थानीय सार्वजनिक-निजी साफेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साफेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- सार्वजनिक सामुदायिक साभेदारी
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन

### अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन
- बिषय क्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

### तथ्यांक व्यवस्थापन

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
  - ◆ आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसार्वत्यक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
  - ◆ वेरोजगारको तथ्यांक संकलन

- ◆ स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अभ्यागन अनुसन्धान
- ◆ मार्पांजिक सूचना सम्बन्धी स्थानीय तथ्याङ्क र मूचना व्यवस्थापन
- ◆ मापदं भएका तथा चालू योजनाको नियमण
- ◆ विषयसेत्रगत सूचना, तथाविको मानकलन, अभिलेख
- प्रदेश तथा संभवतः तथ्याङ्क एवं मूचना आदानप्रदान र समन्वय
- साम्भाल्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- नगरपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट म्युक्युनि

### रोजगार प्रबन्धन तथा गरिबी न्यूनिकरण

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अभ्यागन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जूमा
- गरिब परपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी रासायन, प्रादेशिक र स्थानीय संस्थासंगसम्पर्क, समन्वय र महकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र मूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब परपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, श्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

### १.३ राजश्व, उद्योग-वाणिज्य तथा सहकारी उप-शाखा

#### राजश्व नीति र प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जूमा, कार्यान्वयन र नियमन (राजश्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रेजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालाविटोरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानून बमोजिम दुग्गा, गिटटी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रैकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जम्पिङ, जिपफ्लायर, चापिटिङ शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीयदृ, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना

- बाँकी नव्यीता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अध्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

## सहकारी नियमन

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन।

## उद्योग तथा उद्यमशिलता विकास,

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन।

## खानी र खनिज पदार्थको संरक्षण

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिटी, वालुवा, माटो, नुन, स्लेट, खरीदुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिटी, वालुवा, माटो, खरीदुङ्गा, फायर क्ले, स्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र
- उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापन
- भौगोलिक नक्सा प्रकाशन।

## बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,

- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।

#### **संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्धन**

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सञ्चालनयोग्यको संरक्षण, सम्भार, प्रबद्धन र विकास
- परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पर्हिचान, संरक्षण र प्रबद्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबद्धन र विकास ।

#### **१.४ सूचना तथा सञ्चार प्रविधि, सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा**

##### **सूचना तथा सञ्चार प्रविधि**

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्पम्पको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।
- कार्यपालिकाको निर्णयहरूको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन

##### **सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता**

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन
- आधुनिक प्रबिधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन

#### **२. शिक्षा, युवा तथा खेलकुद शाखा**

##### **आधारभुत तथा माध्यामिक शिक्षा**

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निर्नत्र सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजा तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्पर्को शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन।

### खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगीता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय।

### ३. शहरी पूर्वाधार विकास शाखा

#### ३.१ सडक तथा अन्य पूर्वाधार विकास उपशाखा

##### सडक तथा यातायात व्यवस्था

3.2

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- द्याकर्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैंकिंगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

## जल विद्युत, उर्जा तथा सडक बती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रवर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलप्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा । कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक बतीको व्यवस्था

## सिंचाई तथा जल उत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्तरिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदौ व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

## खानेपानी व्यवस्थापन

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महमुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

## 3.2 भूमि व्यवस्थापन, बस्ती विकास तथा भवन नियमन उप-शाखा

### भू-उपयोग तथा बस्ती विकास

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- नगरपालिकामा अव्यासित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यासित बस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यासित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- सघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था

- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
  - एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।
- जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा**
- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
  - भूमिको वर्गीकरण अनुसारको लगत
  - जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, सेस्ता) निर्माण र संरक्षण
  - सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा सम्बन्ध र सहजीकरण
  - जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
  - विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

**भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)**

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार

### 3.3 वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन उप-शाखा

**वन, वन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण**

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बद्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबद्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाढ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रबद्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीउ बगौचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन
- नर्सी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्गन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम

- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबर्द्धन, व्यवस्थापन

#### **वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण**

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हारित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम

#### **फोहरमैला व्यवस्थापन**

- फोहरमैला सङ्घलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- ल्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापन
- सार्वजनिक शौचालय व्यवस्थापन

#### **विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स**

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कलन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र घोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

### **४. आधारभूत स्वास्थ्य तथा सरसफाई सामाजिक विकास शाखा**

#### **४.१ आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा**

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रीय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको विलिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबर्द्धन

- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य बनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मंदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आस्ट्री, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह।

#### **४.२ महिला, बालबालिका तथा सामाजिक विकास उपशाखा**

##### **लैंगिक समानता तथा सामाजिक सुरक्षा**

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

##### **बालबालिका, किशोर/किशोरी तथा युवा**

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन

- बाल हिस्सा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपतकालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

## जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक कल्व, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य

## ५. आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जूमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकर्षित कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समाइगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजू फैश्योट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

## ६. आर्थिक विकास शाखा

### ६.१ कृषि विकास उपशाखा

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोष्ठ तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन

- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्गठन संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

## ६.२ पशुपन्छी विकास उप-शाखा

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यबस्थापन
- पशुपन्छी सम्बन्धी वीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

## ७. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन शाखा

### न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

### विधायन

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासन र अभिलेख
- विधायन सम्बन्धी अन्य कार्य ।

## ८. आन्तरिक लेखापरीक्षण शाखा

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन

- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालन सम्बन्धी क्षमता विकास कार्य

अनुसूची - ३

(नियम ४ को उपनियम (३) संग सम्बन्धित)

वडा समितिबाट सम्पादन हुने कार्य

(क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:

- आफ्नो वडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घरपरिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सतल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पार्श्व चित्र तयार तथा अद्यावधिक गर्ने।

(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्बाधारको संरक्षण, मर्त सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

(ग) वडाका विकास निर्माणका कार्यहरु गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालकलब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिन 'ए' को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नसरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपत्ती विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,

- स्थानीय मौलिकता भफल्कने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्बाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालक्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घेरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घेरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने,
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि फेरेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, बहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

**(घ) कानून बमोजिमका नियमन कार्य गर्ने:**

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घरनिर्माण गुणस्तर तथा भवन सहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्त, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबढ्दन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साफेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

**(ङ) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने**

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन

- नगरपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- संघीय कानून र मापदण्ड बमोजिंम नगरपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ मराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लागायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल्न रोहबरमा बस्ने,
- मोही लगात कट्टाको सिफारिस गर्ने,
- घरजग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अड्डेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घरपाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घरकायम गर्ने सिफारिस गर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश गर्ने,
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- जग्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हकदाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

**अनुसूची - ४**

(नियम ४ को उपनियम (४) सँग सम्बन्धित)

**प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार**

१. **प्रमुखको काम, कर्तव्य र अधिकार:** (१) प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
  - (क) नगर सभा तथा नगरकार्यपालिकाको बैठक बोलाउने र बैठकको प्रमुखता गर्ने ।
  - (ख) नगर सभा तथा नगर कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ।
  - (ग) नगरपालिकाको बार्धिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने ।
  - (घ) नगरकार्यपालिकाको निर्णयमा नगर सभाको अधिवेशनको आव्हान र समापनको घोषणा गर्ने ।
  - (ङ) नगरपालिकाका उपप्रमुख वा सदस्यलाई नगरपालिकाको कार्य विभाजन नियमावली अनुरूपको विषयगत कार्य जिम्मेवारी बाँडफाँड तथा हेरफेर गर्ने ।
  - (च) नगरसभा र नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
  - (छ) नगर कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
  - (ज) उपप्रमुख तथा सदस्यलाई नगरपालिकाको कामका लागि स्वदेशभित्र काजमा खटाउने ।
  - (झ) कार्यकारी अधिकृतको सात दिनसम्मको विदा वा स्वदेशभित्रको काज स्वीकृत गर्ने ।
  - (ञ) नगरपालिकाको चल अचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
  - (ट) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
  - (ठ) नगर सभा वा नगरकार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

(२) प्रमुखले आफ्नो अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक प्रमुख तोकु पर्नेछ ।
२. **उपप्रमुखको काम, कर्तव्य र अधिकार:** (१) उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

  - (क) न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।
  - (ख) नगरपालिका प्रमुखको अनुपस्थितिमा कार्यबाहक प्रमुख भई कार्य गर्ने ।
  - (ग) नगरसभा, नगर कार्यपालिका तथा प्रमुखले तोकेका अन्य कार्य गर्ने ।

(२) उपप्रमुखले आफ्नो नगरपालिका क्षेत्रबाहिर जानु पर्दा प्रमुखलाई जानकारी दिनुपर्नेछ ।

३. **वडा अध्यक्षको काम, कर्तव्य र अधिकार:** (१) वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

  - (क) आफ्नो वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
  - (ख) वडा समितिका सदस्यहरूलाई वडा समितिको कामको बाँडफाँड गरी सहजीकरण तथा परिचालन गर्ने ।
  - (ग) कार्यपालिकाको सदस्य भई कार्य गर्ने ।
  - (घ) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि नगरपालिकामा पेश गर्ने ।
  - (ङ) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने, तिनको अनुगमन गर्ने तथा आवधिक समीक्षा गर्ने गराउने ।
  - (च) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
  - (छ) तोकिए बमोजिम वा नगरपालिका प्रमुखले तोकेका अन्य कार्य गर्ने ।

(२) वडाध्यक्षले आफ्नो अनुपस्थितिमा सम्बन्धित वडा समितिको जेष्ठ सदस्यलाई कार्यवाहक तोकी सोको जानकारी नगर कार्यपालिकालाई दिनपर्नेछ ।

४. **सदस्यको काम, कर्तव्य र अधिकार:** (१) कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

  - (क) कार्यपालिकाको बैठकमा भाग लिने ।
  - (ख) प्रमुखले तोकेको विषयगत क्षेत्रको संयोजक वा अध्यक्ष भई तोकिएको कार्य गर्ने ।
  - (ग) प्रमुखले तोकेका अन्य कार्य गर्ने ।

(२) सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा प्रमुखलाई जानकारी दिई जानु पर्नेछ।

५. वडा सदस्यको काम, कर्तव्य र अधिकार: (१) वडा सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः  
 (क) वडा समितिको बैठकमा भाग लिने ।  
 (ख) वडा अध्यक्षको अनुपरिश्रितमा वडाअध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।  
 (ग) वडा अध्यक्षले तोकेका अन्य कार्य गर्ने ।  
 (२) वडा सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा वडा अध्यक्षमार्फत कार्यपालिकालाई जानकारी दिनुपर्नेछ।

**अनुसूची -५**

**बिषयगत समितिहरूको विवरण**

(नियम ४ को उपनियम (६) संग सम्बन्धित)

- (क) सार्वजनिक सेवा तथा क्षमता विकास समिति  
 (ख) आर्थिक विकास समिति  
 (ग) सामाजिक विकास समिति  
 (घ) पूर्वाधार विकास समिति  
 (ङ) चातावरण तथा विपद् व्यवस्थापन समिति  
 (च) बिधेयक समिति

**अनुसूची -६**

**नगर कार्यपालिकाको कार्यालयमा रहने शाखागत दरवन्दी विवरण**

(नियम ४ को उपनियम (७) संग सम्बन्धित)

**१. नगर प्रमुखको सचिवालय**

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	कम्प्युटर अपरेटर	सहायकस्तर, पाचौ	ने. प्रशासन	सा. प्रशासन	१
२	हलुका सवारी चालक	श्रेणी विहिन			१
३	कार्यालय सहयोगी	श्रेणी विहिन			१

**२.उप- प्रमुखको सचिवालय**

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	सहायक कम्प्युटर अपरेटर	सहायकस्तर, चौथो	ने. प्रशासन	सा. प्रशासन	१
२	हलुका सवारी चालक	श्रेणी विहिन			१
३	कार्यालय सहयोगी	श्रेणी विहिन			१

**३.प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष**

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	प्रमुख प्रशासकीय अधिकृत	अधिकृतस्तर दशौ	ने. प्रशासन	सा. प्रशासन	१
२	खरिदार	सहायकस्तर,	ने. प्रशासन	सा. प्रशासन	१

		चौथों			
३	हलुका सवारी चालक	श्रेणी विहिन			१
४	कार्यालय सहयोगी	श्रेणी विहिन			१

#### ४.प्रशासन, योजना तथा अनुगमन शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	योजना अनुगमन तथा प्रशासकीय अधिकृत	अधिकृतस्तर साताँ/आठाँ	ने. प्रशासन	सा. प्रशासन	१

#### ४.१ सामान्य प्रशासन, जनशक्ति विकास तथा सम्पत्ति व्यवस्थापन उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	शाखा अधिकृत	अधिकृतस्तर छैठाँ	ने. प्रशासन	सा. प्रशासन	१
२	ना.सु.	सहायकस्तर, पाचाँ	ने. प्रशासन	सा. प्रशासन	२
३	कम्प्युटर अपरेटर	सहायकस्तर, पाचाँ	ने. प्रशासन	सा. प्रशासन	१
४	खरिदार	सहायकस्तर, चौथों	ने. प्रशासन	सा. प्रशासन	२
५	नगर प्र.स.नि.	सहायकस्तर, चौथों	सुरक्षा	नगर प्रहरी	१
६	हवलदार	सहायकस्तर, तृतीय	सुरक्षा	नगर प्रहरी	१
७	जवान	सहायकस्तर, प्रथम	सुरक्षा	नगर प्रहरी	५
८	हलुका सवारी चालक	श्रेणी विहिन			५
९	कार्यालय सहयोगी	श्रेणी विहिन			१
१०	माली/वर्गेचे	श्रेणी विहिन			१
११	मेस्टर/स्वीपर	श्रेणी विहिन			१

#### ४.२ योजना, अनुगमन तथा तथ्याङ्क उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	शाखा अधिकृत	अधिकृतस्तर छैठाँ	ने. प्रशासन	सा. प्रशासन	१
२	खरिदार	सहायकस्तर चौथों	ने. प्रशासन	सा. प्रशासन	१
३	कम्प्युटर अपरेटर	सहायकस्तर, पाचाँ	ने. प्रशासन	सा. प्रशासन	१
४	कार्यालय सहयोगी	श्रेणी विहिन			१

#### ४.३ राजस्व, उद्योग, वाणिज्य तथा सहकारी उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	शाखा अधिकृत	अधिकृतस्तर छैठाँ	ने. प्रशासन	सा. प्रशासन/लेखा	१
२	ना.सु.	सहायकस्तर, पाचाँ	ने. प्रशासन	सा. प्रशासन	१
३	खरिदार	सहायकस्तर, चौथों	ने. प्रशासन	सा. प्रशासन	२
४	कार्यालय सहयोगी	श्रेणी विहिन			१

#### ४.४ सूचना प्रविधि, सामाजिक सुरक्षा तथा पञ्जिकरण उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	सूचना प्रविधि अधिकृत	अधिकृतस्तर छैठौं	विविध	विविध	१
२	ना.सु.	सहायकस्तर, पाचौं	ने. प्रशासन	सा. प्रशासन	१
३	खरिदार	सहायकस्तर, चौथों	ने. प्रशासन	सा. प्रशासन	१

#### ५. शिक्षा, युवा तथा खेलकुद शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	प्रमुख शिक्षा अधिकृत	अधिकृतस्तर सातौं/आठौं/नवौं	शिक्षा	शिक्षा	१
२	शिक्षा अधिकृत	अधिकृतस्तर छैठौं	शिक्षा	शिक्षा	१
३	प्राविधिक सहायक	सहायकस्तर, पाचौं	शिक्षा	शिक्षा	१
४	खेलकुद प्रशिक्षक	सहायकस्तर, पाचौं	शिक्षा	खेलकुद	१
५	कार्यालय सहयोगी	श्रेणी विहिन			१

#### ६. शहरी पुर्वाधार विकास शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	सिनियर इन्जिनियर	अधिकृतस्तर, सातौं/आठौं	ने. इन्जिनियरिङ	सिभिल	१

#### ६.१ सड़क तथा अन्य पूर्वाधार विकास उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	इन्जिनियर	अधिकृतस्तर, छैठौं	ने. इन्जिनियरिङ	सिभिल	१
२	सब-इन्जिनियर	सहायकस्तर, पाचौं	ने. इन्जिनियरिङ	सिभिल	२
३	प्लानर/सा.पा.स.टे.	सहायकस्तर, चौथों	ने. इन्जिनियरिङ	स्टानिटरी	१
४	इलेक्ट्रिसियन	सहायकस्तर, चौथों			१
५	हेभी सवारी चालक	श्रेणी विहिन			३

#### ६.२ बस्ती विकास, भूमी व्यवस्थापन तथा घर नक्सा पास उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	इन्जिनियर	अधिकृतस्तर, छैठौं	ने. इन्जिनियरिङ	सिभिल/वि.एण्ड आ.	१
२	सब-इन्जिनियर	सहायकस्तर, पाचौं	ने. इन्जिनियरिङ	सिभिल	१

३	सर्वेक्षक	सहायकस्तर, पाचौ	ने. इन्जिनियरिंग	सर्वे	१
३	अमिन	सहायकस्तर, चौथो	ने. इन्जिनियरिंग	सर्वे	१
४	कार्यालय सहयोगी	श्रेणी विहिन			१

#### ६.३ वन, वातावरण, फौहोरमैला तथा विपद् व्यवस्थापन उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	वातावरण अधिकृत	अधिकृतस्तर, छैठौ	वन	वन/वातावरण	१
२	अ.सब-इन्जिनियर	सहायकस्तर, चौथो	ने. इन्जिनियरिंग	सिभिल/स्यानिटरी	१
३	हेमी/मझौला सवारी चालक	श्रेणी विहिन			१
४	सरसफाई कर्मी	श्रेणी विहिन			३

#### ७. स्वास्थ्य तथा सामाजिक विकास शाखा

सि. नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	जन स्वास्थ्य अधिकृत	अधिकृतस्तर, सातौं/आठौं	स्वास्थ्य	हे.इ.	१

#### ७.१ स्वास्थ्य उप-शाखा

सि. नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	जन स्वास्थ्य निरिक्षक	अधिकृतस्तर, छैठौं	स्वास्थ्य	हे.इ.	१
२	सि.अ.न.मी.नि./प.हे.न.	अधिकृतस्तर, छैठौं	स्वास्थ्य	प.हे.न.	१
३	सहायक कम्प्युटर अपरेटर	सहायकस्तर, चौथो	ने. प्रशासन	सा. प्रशासन	१
४	कार्यालय सहयोगी	श्रेणी विहिन			१

#### ७.२ महिला, बालबालिका तथा सामाजिक विकास उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	महिला विकास निरिक्षक	सहायकस्तर, पाचौं	विविध	विविध	१
२	स.म.वि.नि.	सहायकस्तर, चौथो	विविध	विविध	२

#### ८. आर्थिक प्रशासन शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	लेखा अधिकृत	अधिकृतस्तर, सातौं/आठौं	ने. प्रशासन	लेखा	१

२	लेखापाल	सहायकमन्त्र, पाचो	ने. प्रशासन	नेमा	१
३	सह लेखापाल	सहायकमन्त्र, चौथो	ने. प्रशासन	नेमा	१
४	कार्यालय सहयोगी	श्रेणी विहिन			१

## ९. आर्थिक विकास शाखा

### ९.१ कृषि विकास उप-शाखा

सि. नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	कृषि विकास अधिकृत	अधिकृतमन्त्र, मातौ/आठौ	कृषि	कृषि प्रमार	१
२	बाली संरक्षण अधिकृत	अधिकृतमन्त्र, छैठौ	कृषि	बाली संरक्षण	१
३	प्राविधिक सहायक	सहायकमन्त्र, पाचो	कृषि	कृषि प्रमार/वागवानी	३
४	ना.प्रा.स.	सहायकमन्त्र, चौथो	कृषि	कृषि प्रमार/वागवानी	१
५	कार्यालय सहयोगी	श्रेणी विहिन			१

### ९.२ पशु विकास उप-शाखा

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	पशु विकास अधिकृत	अधिकृतस्तर, सातौ/आठौ	कृषि	ला.पो.डे.डे.	१
२	पशु चिकित्सक	अधिकृतस्तर, छैठौ	कृषि	भेटेनरी	१
३	प्राविधिक सहायक	सहायकस्तर, पाचो	कृषि	भेटेनरी/ला.पो.डे.डे./माल्या	३
४	ना.प्रा.स.	सहायकस्तर, चौथो	कृषि	भेटेनरी	१
	कार्यालय सहयोगी	श्रेणी विहिन			१

## १०. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन शाखा

सि.न.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	कानून अधिकृत	अधिकृतस्तर, छैठौ/सातौ	न्याय	कानून	१
२	कानूनी सहजकर्ता	सहायकस्तर, चौथो	न्याय	कानून	१
३	कार्यालय सहयोगी	श्रेणी विहिन			१

## ११. आन्तरिक लेखा परिषेण शाखा

सि.न.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	आन्तरिक लेखा परिषक	अधिकृतस्तर, छैठौ	ने. प्रशासन	लेखा	१
२	सहायक लेखा परिषक	सहायकस्तर, पाचो	ने. प्रशासन	लेखा	१

## १२. बढ़ा कार्यालय तर्फ (९)

सि.न.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या
१	बढ़ा सचिव	सहायकमन्त्र, पाचो	ने. प्रशासन	सा. प्रशासन	९
२	अ.सब-इन्जिनियर	सहायकस्तर, चौथो	ने. इन्जिनियरिंग	सिभिल	९

३	ना.प्रा.स.	सहायकस्तर, चौथो	कृपि	कृपि	१
४	ना.प्रा.स.	सहायकस्तर, चौथो	कृपि	भेटेनरी	१
५	कार्यालय सहयोगी	श्रेणी विहिन			१

### १३. स्वास्थ्य चौकी तर्फ (७)

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरबन्दी संख्या
१	जन स्वास्थ्य निरिक्षक/सि.अ.हे.अ.	अधिकृतस्तर, छैठौ	स्वास्थ्य	हे.इ.	७
२	स्टाफ नर्स/सि.अ.न.मि.नि.	अधिकृतस्तर, छैठौ	स्वास्थ्य	प.हे.न./क.न.	२
३	हे.अ./सि.अ.हे.व.	सहायकस्तर, पाचौ	स्वास्थ्य	हे.इ.	७
४	स्टाफ नर्स/सि.अ.न.मि.	सहायकस्तर, पाचौ	स्वास्थ्य	प.हे.न./क.न.	५
५	अ.हे.व.	सहायकस्तर, चौथो	स्वास्थ्य	हे.इ.	७
६	अ.न.मि.	सहायकस्तर, चौथो	स्वास्थ्य	प.हे.न./क.न	७
७	कार्यालय सहयोगी	श्रेणी विहिन			७

### १४. आधारभूत तथा शहरी स्वास्थ्य केन्द्र (५)

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरबन्दी संख्या
१	अ.हे.व.	सहायकस्तर, चौथो	स्वास्थ्य	हे.इ.	५
२	अ.न.मि.	सहायकस्तर, चौथो	स्वास्थ्य	प.हे.न./क.न	५
३	कार्यालय सहयोगी	श्रेणी विहिन			५

अनुसूची -७

नगर कार्यपालिकाको कार्यालयमा रहने कुल दरबन्दी विवरण

(नियम ४ को उपनियम (४) संग सम्बन्धित)

सि.नं	पद	श्रेणी/तह	सेवा	समूह	पद संख्या
१	प्रमुख प्रशासकीय अधिकृत	अधिकृतस्तर दण्डों	ने. प्रशासन	सामान्य प्रशासन	१
२	प्रमुख शिक्षा अधिकृत	अधिकृतस्तर, सातों/आठों/नवों	शिक्षा सेवा	शिक्षा प्रशासन	१
३	योजना अनुगमन तथा प्रशासकीय अधिकृत	अधिकृतस्तर, सातों/आठों	ने. प्रशासन	सामान्य प्रशासन	१
४	लेखा अधिकृत	अधिकृतस्तर, सातों/आठों	ने. प्रशासन	लेखा	१
५	सिनियर इन्जिनियर	अधिकृतस्तर, सातों/आठों	ने.इन्जिनियर इंग	सिभिल	१
६	जन स्वास्थ्य अधिकृत	अधिकृतस्तर, सातों/आठों	स्वास्थ्य	हे.इ.	१
७	पशु विकास अधिकृत	अधिकृतस्तर, सातों/आठों	कृषि	ला.पो.डे.डे.	१
८	कृषि विकास अधिकृत	अधिकृतस्तर, सातों/आठों	कृषि	बाली संरक्षण/कृषि प्रसार	१
९	कानून अधिकृत	अधिकृतस्तर, छैठों/सातों/आठों	न्याय	कानून	१
१०	शाखा अधिकृत	अधिकृतस्तर, छैठों	ने. प्रशासन	सामान्य प्रशासन	३
११	शिक्षा अधिकृत	अधिकृतस्तर, छैठों	शिक्षा सेवा	शिक्षा प्रशासन	१
१२	जन स्वास्थ्य निरिक्षक	अधिकृतस्तर, छैठों/सातों	स्वास्थ्य	हे.इ.	८
१३	इन्जिनियर	अधिकृतस्तर, छैठों	ने.इन्जिनियर इंग	सिभिल	२
१४	आन्तरिक लेखा परिक्षक	अधिकृतस्तर, छैठों	ने. प्रशासन	लेखा	१
१५	पशु चिकित्सक	अधिकृतस्तर, छैठों	कृषि	भेटेनरी	१
१६	बाली संरक्षण अधिकृत	अधिकृतस्तर, छैठों	कृषि	बाली संरक्षण	१
१७	वातावरण अधिकृत	अधिकृतस्तर, छैठों	वन	वन/वातावरण	१
१८	सि.अ.न.मी.नि.	अधिकृतस्तर, छैठों	स्वास्थ्य	प.हे.न./क.न.	३
१९	सूचना प्रविधि अधिकृत	अधिकृतस्तर, छैठों	विविध	विविध	१
अधिकृतस्तरको जम्मा					३१

सि.नं	पद	श्रेणी/तह	सेवा	समूह	पद संख्या
२०	ना.सु./वडा सचिव	सहायकस्तर, पाचों	ने. प्रशासन	सामान्य प्रशासन	१३
२१	लेखापाल	सहायकस्तर, पाचों	ने. प्रशासन	लेखा	१
२२	सहायक लेखा परिक्षक	सहायकस्तर, पाचों	ने. प्रशासन	लेखा	१

२३	कम्प्युटर अपरेटर	सहायकस्तर, पाचौं	ने. प्रशासन	प्रशासन	२
२४	सब-इन्जिनियर	सहायकस्तर, पाचौं	ने.इन्जिनियरि इग	सिभिल	३
२५	सर्भेक्षक	सहायकस्तर, पाचौं	ने.इन्जिनियरि इग	सर्भे	१
२६	प्राविधिक सहायक	सहायकस्तर, पाचौं	शिक्षा सेवा	शिक्षा प्रशासन	१
२७	महिला विकास निरिक्षक	सहायकस्तर, पाचौं	विविध	विविध	१
२८	प्राविधिक सहायक	सहायकस्तर, पाचौं	कृषि	वाली संरक्षण/कृषि प्रसार	२
२९	प्राविधिक सहायक	सहायकस्तर, पाचौं	कृषि	भेटेनरी/माछा/ला.पो.डे. डे.	३
३०	हे.अ./सि.अ.हे.व.	सहायकस्तर, पाचौं	स्वास्थ्य	हे.इ.	७
३१	स्टाफ नर्स/ सि.अ.न.मि.	सहायकस्तर, पाचौं	स्वास्थ्य	प.हे.न./क.न.	५
३२	खेलकुद प्रशिक्षक	सहायकस्तर, पाचौं	शिक्षा सेवा	शिक्षा,युवा, खेलकुद	१
३३	खरिदार	सहायकस्तर, चौथो	ने. प्रशासन	सामान्य प्रशासन	७
३४	सह लेखापाल	सहायकस्तर, चौथो	ने. प्रशासन	लेखा	१
३५	कानूनी सहजकर्ता	सहायकस्तर, चौथो	न्याय	कानून	१
३६	अ.सब-इन्जिनियर	सहायकस्तर, चौथो	ने.इन्जिनियरि इग	सिभिल	१०
३७	अमिन	सहायकस्तर, चौथो	ने.इन्जिनियरि इग	सर्भे	१
३८	सहायक कम्प्युटर अपरेटर	सहायकस्तर, चौथो	ने. प्रशासन	सामान्य प्रशासन	३
३९	ना.प्रा.स.	सहायकस्तर, चौथो	कृषि	वाली संरक्षण/कृषि प्रसार	१०
४०	ना.प्रा.स.	सहायकस्तर, चौथो	कृषि	भेटेनरी/माछा/ला.पो.डे. डे.	१०
४१	खा.पा.स.टे./प्लम्बर	सहायकस्तर, चौथो	ने.इन्जिनियरि इग	स्यानिटरी	१
४२	अ.हे.व.	सहायकस्तर, चौथो	स्वास्थ्य	हे.इ.	१२
४३	अ.न.मि.	सहायकस्तर, चौथो	स्वास्थ्य	प.हे.न./क.न.	१२
४४	न.प्र.स.नि.	सहायकस्तर, चौथो	शान्ति सुरक्षा	नगर प्रहरी	१
४५	इलेक्ट्रिसियन	सहायकस्तर, चौथो	ने.इन्जिनियरि इग		१
४६	न.प्र.ह.	सहायकस्तर, तृतीय	शान्ति सुरक्षा	नगर प्रहरी	१

सहायकस्तरको जम्मा

११२

४७	हे.भि. / मझौला सवारी चालक	श्रेणी विहिन			४
४८	हलुका सवारी चालक	श्रेणी विहिन			८
४९	न.प्रहरी जवान	सहायकस्तर, प्रथम	शान्ति सुरक्षा	नगर प्रहरी	५
५०	कार्यालय सहयोगि	श्रेणी विहिन			३४
५१	सरसफाई कर्मी/स्वीपर	श्रेणी विहिन			४
५२	माली/बगैचे	श्रेणी विहिन			१
सहयोगीस्तरको जम्मा					५६
स्विकृत दरबन्दी संख्या कुल जम्मा					१९९